




संघीय संसद
प्रतिनिधि सभा

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति

बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ सम्बन्धी प्रतिवेदन



संघीय संसद
प्रतिनिधि सभा

सिंहदरवार, काठमाण्डौ



संघीय संसद प्रतिनिधि सभा

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति

सम्माननीय सभामुख महोदय,

बदलिदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा बिरुवा संरक्षणका क्षेत्रहरूमा विद्यमान कानूनले प्रभावकारी ढंगबाट सम्बोधन गर्न नसकेको, ऐनका कतिपय परिभाषाहरू अधुरो र अपर्याप्त रहेको, दण्ड सजाय सम्बन्धी प्रावधानहरू समयसापेक्ष नभएको सन्दर्भमा विद्यमान कानूनलाई संघीयता अनुकूल परिमार्जन गर्न आवश्यक देखिएको;

सम्मानित प्रतिनिधि सभाको मिति २०७६ भदौ १ गतेको निर्णयानुसार प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १०९ उपनियम (१) को खण्ड (ख) बमोजिम दफावार छलफलका लागि मिति २०७६ भदौ ३ गते कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा यो विधेयक प्राप्त भएको थियो।

"बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५" माथि २०७६ भाद्र ६ गतेबाट समितिमा छलफल प्रारम्भ भएको थियो। समितिले नेपाल सरकारको तर्फबाट विधेयक प्रस्तुत गर्नुका कारण र औचित्यका सम्बन्धमा माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्रीबाट विस्तृत जानकारी लिनुका साथै छलफलको क्रममा संशोधन प्रस्तुतकर्ता माननीय सदस्यहरू लगायत सम्बन्धित क्षेत्रका विज्ञहरू र विधेयकमा सरोकार राख्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरूबाट समेत संशोधन र विधेयकको आवश्यकताका सम्बन्धमा सैद्धान्तिक र दफावार छलफल गरेको थियो।

विधेयक माथि विभिन्न ५ समुहका १५ जना माननीय सदस्यहरूबाट विधेयकको प्रस्तावना सहित १४ वटा दफाका विभिन्न उपदफा एवम् खण्ड उपखण्डहरूमा २७ वटा संशोधन प्रस्ताव प्राप्त भएका थिए। बैठकमा भएको छलफल पश्चात प्रस्तावित विधेयक माथि विभिन्न मितिमा भएका ५ वटा बैठकहरूमा विस्तृत, एवम् गहन रूपमा छलफल भएको थियो। बैठकमा नेपाल सरकारबाट प्रस्तुत विधेयक, माननीय सदस्यबाट परेको संशोधनहरू, सम्बन्धित विषयका विज्ञहरूको विचार, विधेयक माथी सरोकार राख्ने सरोकार समुहहरूबाट प्राप्त सुझावहरू, समितिको ईमेल मार्फत सर्वसाधारण नागरिकबाट

प्राप्त सुझाव र समितिका माननीय सदस्यहरूले छलफलका क्रममा राख्नु भएका विचारहरूलाई समेत समेटेर २०७६ पौष २० गते समितिले सर्वसम्मत रूपमा यो प्रतिवेदन पारित गरेको थियो।

अन्त्यमा, सम्माननीय सभामुख प्रति आभार व्यक्त गर्दै "बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५" माथि समितिमा भएको सैद्धान्तिक तथा दफावार छलफलमा सहभागी समितिका माननीय सदस्यहरू, संसोधन कर्ता माननीय सदस्य, कृषि तथा पशुपंक्षी विकास मन्त्री र मन्त्रालयका सचिव सहितका राष्ट्र सेवक कर्मचारी, समिति समक्ष आफ्ना धारणा राख्नु हुने विषय विज्ञ, विधेयक माथि सरोकार राख्ने सरोकार समुदाय, ईमेल मार्फत सुझाव उपलब्ध गराउने सर्वसाधारण नागरिक र समितिको कार्यसम्पादनमा सहयोग गर्ने संघीय संसद सचिवालयका कर्मचारी लगायत सबैमा म समितिको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।

सम्माननीय सभामुख महोदय,

सम्माननीय सभामुख महोदयको अनुमतिले अब म प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १२० बमोजिम "बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५" का सम्बन्धमा समितिको प्रतिवेदन सम्मानित सभा समक्ष पेश गर्दछु।

धन्यवाद।

(पूर्ण कुमारी सुवेदी)

सभापति

कृषि सहकारी तथा प्राकृतिक श्रोत समित

संघीय संसद
प्रतिनिधि सभा
कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति

विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी

समितिको प्रतिवेदन, २०७६

१. विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक (यस पछि "विधेयक" भनिएको) को दफा १ को उपदफा (१) मा रहेका "२०७५" भन्ने अंकहरूको सट्टा "२०७६" भन्ने अंकहरू राख्ने ।
२. विधेयकको दफा ३ को-
 - (१) उपदफा (१) बाट संशोधन गर्न प्रस्ताव गरिएको खण्ड (ड) मा रहेका "गैर-क्वारेन्टाइन" भन्ने शब्दहरूको सट्टा "नन् क्वारेन्टाइन" भन्ने शब्दहरू राख्ने ।
 - (२) उपदफा (१) बाट संशोधन गर्न प्रस्ताव गरिएको खण्ड (च) मा रहेका "आर्थिक महत्वका" भन्ने शब्दहरूको सट्टा "आर्थिक रूपमा हानि पुर्याउने" भन्ने शब्दहरू राख्ने ।
 - (३) उपदफा (२) बाट थप गर्न प्रस्ताव गरिएको खण्ड (च१) मा रहेका "गैर-क्वारेन्टाइन" भन्ने शब्दहरूको सट्टा "नन् क्वारेन्टाइन" भन्ने शब्दहरू राख्ने ।
३. विधेयकको दफा ४ बाट संशोधन गर्न प्रस्ताव गरिएको दफा ३ को उपदफा (१) को खण्ड (छ) मा रहेका "एकजना महिला" भन्ने शब्दहरूको सट्टा "कम्तीमा एकजना महिला " भन्ने शब्दहरू राख्ने ।
४. विधेयकको दफा १२ हटाइ त्यसपछिका दफाको क्रम मिलाउने ।
५. विधेयकको दफा १४ अर्थात् दफाको क्रम मिलाउँदा कायम हुन आउने दफा १३ पछि देहायको दफा १४ थप गर्ने:

“१४. रूपान्तर: मूल ऐनको लामो शीर्षक तथा संक्षिप्त नाम र प्रारम्भको ठाँउठाँउमा रहेका “विरुवा संरक्षण” भन्ने शब्दहरूको सट्टा “विरुवा क्वारेन्टाइन तथा संरक्षण” भन्ने शब्दहरू राखि रूपान्तर गरिएको छ।”